

अर्जुनधारा नगरपालिका
नगर कार्यपालिकाको बैठक

बैठक संख्या: १४/०७८/०७९

अध्यक्षता: प्रमुख श्री हरिकुमार राना

मिति: २०७८/१२/२३

उपस्थिति:

प्रमुख	श्री हरिकुमार राना	उपस्थित
उप प्रमुख	श्री कमला खतिवडा आचार्य	उपस्थित
वडा अध्यक्ष, वडा नं १	श्री गजाधर खतिवडा	उपस्थित
वडा अध्यक्ष, वडा नं २	श्री रघुनाथ खनाल	उपस्थित
वडा अध्यक्ष, वडा नं ३	श्री जीवकुमार भण्डारी	उपस्थित
वडा अध्यक्ष, वडा नं ४	श्री दुर्गाप्रसाद दाहाल	उपस्थित
वडा अध्यक्ष, वडा नं ५	श्री ध्यानबहादुर भारती	उपस्थित
वडा अध्यक्ष, वडा नं ६	श्री लोकनाथ गौतम	उपस्थित
वडा अध्यक्ष, वडा नं ७	श्री नवराम ढुङ्गाना	उपस्थित
वडा अध्यक्ष, वडा नं ८	श्री गोपिचन्द्र गौतम	उपस्थित
वडा अध्यक्ष, वडा नं ९	श्री पुष्पकुमार प्रसाई	उपस्थित
वडा अध्यक्ष, वडा नं १०	श्री बलदेवसिंह गोम्देन	उपस्थित
वडा अध्यक्ष, वडा नं ११	श्री भैरवबहादुर खड्का	उपस्थित
कार्यपालिका सदस्य	श्री खिनमान दास	अनुपस्थित
कार्यपालिका सदस्य	श्री दिलमाया दास	उपस्थित
कार्यपालिका सदस्य	श्री दिलिप गुरुङ्ग	उपस्थित
कार्यपालिका सदस्य	श्री रमेशकुमार दर्जी	उपस्थित
कार्यपालिका सदस्य	श्री शकुन्तला बराल	उपस्थित
कार्यपालिका सदस्य	श्री शारदाकुमारी भट्टराई	उपस्थित
कार्यपालिका सदस्य	श्री हरिमाया भण्डारी	उपस्थित
कार्यपालिका सदस्य	श्री लक्ष्मी तामाङ्ग	उपस्थित
प्रमुख प्रशासकीय अधिकृत, सचिव	श्री गीताकुमारी राई	उपस्थित

आमन्त्रित:

अधिकृत छैठौं	श्री चुडामणी निरौला	उपस्थित
सहायक पाचौं	श्री तिबेन्द्र अधिकारी	उपस्थित
सहायक चौथो	श्री सौजन कटुवाल	उपस्थित

अर्जुनधारा नगरपालिकाको नगर कार्यपालिकाको मिति २०७८/१२/२३ गतेको बैठकबाट निम्न बमोजिम निर्णयहरू सर्वसम्मत रूपमा गरियो ।

- (१) अधिल्लो कार्यपालिकाको बैठकको निर्णय तथा सोको कार्यान्वयनका सम्बन्धमा समिक्षात्मक छलफल गरियो ।
- (२) यस नगरपालिकाको दशौं नगर सभाबाट अर्जुनधारा नगरपालिका वडा नं २ को माथिल्लो गाँजावारी खानेपानी योजनाका लागि रु ४ लाख बजेट व्यवस्था भएकोमा उक्त खानेपानी योजना तत्काल योजना सञ्चालन गर्ने अवस्था नरहेको र वडा नं २ कै बेल्टार खानेपानीको महान मर्मत तथा खानेपानी विस्तारका लागि तत्काल व्यवस्था गर्नु आवश्यक भएको हुँदा विनियोजित बजेट रु ४ लाखबाट बेल्टार खानेपानीको मुहान मर्मत तथा खानेपानी विस्तार सम्बन्धि योजना सञ्चालन गर्ने निर्णय गरियो ।
- (३) चालु आर्थिक वर्ष २०७८/०७९ मा सुखानी शहिद स्मृति प्रतिष्ठान, मंगलबारे नमुना बजार ,खेल पूर्वाधार निर्माण लगायतका आयोजनाहरूका लागि नेपाल सरकार तथा प्रदेश सरकारका विभिन्न निकायहरूबाट विभिन्न कार्यक्रम अन्तर्गत बजेट विनियोजन भई कार्यान्वयनका लागि लेखी आएकोमा ती कार्यक्रमहरू कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गरी समिति मार्फत सञ्चालन गर्ने निर्णय गरियो ।
- (४) अर्जुनधारा नगरपालिकाको नगर सभाको विशेष अधिवेशन मिति २०७८/१२/२४ गते विहान ८ बजे नगर कार्यपालिकाको कार्यालयमा आह्वान गरी संलग्न प्रस्तावहरू छलफल तथा स्वीकृतिका लागि पेश गर्ने निर्णय गरियो ।
- (५) अर्जुनधारा नगरपालिका वडा नं १ को मदनपुरबाट उत्तर सुवेदी गाउँ, कालिखोला सिमसार हुँदै इलामको तिनघरे जाने सडकको झापा क्षेत्रमा पर्ने अनुमानित ७ किलोमिटर लम्बाई भएको सडकलाई सोही क्षेत्रमा जन्मी, हुर्की नेपाल सरकारको राजदूतको रूपमा विभिन्न देशमा रही सेवा पुर्याउनु भएका महामहिम डा. दुर्गाबहादुर सुवेदीज्यूको सम्मानमा "दुबसु मार्ग" नामाकरण गर्ने निर्णय गरियो । साथै, उक्त मार्गको स्तरोन्नति गर्नका लागि नेपाल सरकार मार्फत दातृ मुलुक तथा निकायहरूमा अनुरोध गर्ने निर्णय गरियो ।
- (६) यस अर्जुनधारा नगरपालिका वडा नं १, ५ र १० को लागि वडातर्फको स्वीकृत कार्यक्रम तथा बजेट अनुसार वडा समितिको मिति २०७८/०६/१७ को बैठकको निर्णय अनुसार सिफारिस भई आएका घरपरिवारलाई पूर्ण रूपमा प्रति परिवार रु ३५००/- का दरले स्वास्थ्य बीमा गर्न पत्राचार भएकोमा अर्जुनधारा नगरपालिका विपन्न नागरिक स्वास्थ्य बीमाको लागि रकम साझेदारी कार्यविधि, २०७७ बमोजिम नगरपालिकाको वेबसाइटमा दावि विरोधका लागि नामावली प्रकाशन गर्न कुनै दाबी विरोध नपरेको हुँदा वडा समितिको सिफारिस बमोजिम सम्बन्धित वडाका स्वास्थ्य विमाकर्ता सहयोगीसँग सम्झौता गरी विपन्न परिवारको स्वास्थ्य विमा गर्ने निर्णय गरियो ।
- (७) यस नगरपालिकामा विभिन्न योजना तथा कार्यक्रमका लागि विभिन्न व्यक्ति,समूह तथा संस्थाबाट बजेट माग तथा आर्थिक सहायताका लागि प्राप्त भएको निवेदन उपर छलफल हुँदा संलग्न सूची बमोजिमका आयोजना तथा प्रयोजनका लागि कार्यालयको स्वीकृत बजेट अन्तर्गत तोकिएको बजेट शीर्षकमा रहेको रकमले खामेसम्म सम्झौता गरी उपलब्ध गराउने निर्णय गरियो । साथै, बजेट अपुग भएको खण्डमा उपयुक्त बजेट शीर्षकबाट आवश्यक रकम रकमान्तर गरी कार्यान्वयन गर्न कार्यालयलाई निर्देशन दिने निर्णय गरियो ।

(८) यस नगरपालिकामा विभिन्न योजना तथा कार्यक्रमका लागि विभिन्न व्यक्ति, समूह तथा संस्थाबाट बजेट विनियोजन तथा आर्थिक सहायताका लागि प्राप्त भएको निवेदन उपर छलफल हुँदा संलग्न सूची बमोजिमका आयोजना तथा प्रयोजनका उपयुक्त श्रोत खोजी गरी कार्यान्वयन गर्ने निर्णय गरियो ।

(९) अर्जुनधारा नगरपालिका वडा नं ३ मा पर्ने पगला खोलामा पुल निर्माणका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्था भई ठेक्का बन्दोवस्त हुँदा बाँकी रहेको रकमबाट सोही वडाका निम्न बमोजिम आयोजनाहरूमा बजेट व्यवस्था गर्ने निर्णय गरियो:

१. पगला खोला ढल्के पिपल सडक ग्राभल तथा स्तरोन्नति रु २ लाख,

२. वडा कार्यालयमा जग्गादाताको शालिक निर्माण तथा स्थापना रु १ लाख ७० हजार ,

(१०) अर्जुनधारा नगरपालिका वडा नं ३ को कार्यालय व्यवस्थापनका लागि चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेट अन्तर्गत विनियोजित बजेट मध्ये खर्च हुन बाँकी बजेट मध्येबाट सोही वडामा प्रहरी बित्त निर्माण तथा परिसरमा पुरुवा हालन खर्च भएको रु १ लाख भुक्तानी उपलब्ध गराउने निर्णय गरियो ।

(११) अर्जुनधारा नगरपालिका वडा नं २ को चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अन्तर्गत अवलोकन भ्रमणका लागि विनियोजित बजेट खर्च नहुने भएकाले उक्त बजेटबाट सोही वडामा विपद् व्यवस्थापनाका लागि तारजाली खरिद तथा तटबन्धनमा रकमान्तर गरी खर्च गर्ने निर्णय गरियो । साथै, वडा नं २ मा सडक बत्ती जडानका लागि विनियोजित बजेट रु २ लाखबाट सोही वडामा सिसि क्यामेरा जडान कार्यक्रममा रकमान्तर गरी सिसि क्यामेरा जडानको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो ।

(१२) चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम एवं विभिन्न मितिका कार्यपालिकाको बैठकबाट रकम विनियोजन गरेका योजनाहरू सञ्चालन गर्नका लागि २०७९ बैसाख ७ गतेसम्म मात्र सम्झौता गर्ने निर्णय गरियो । सोका लागि सम्बन्धित वडा कार्यालयहरूले योजना सम्झौताका लागि समन्वय गरी तोकिएको म्याद भित्रै पठाउने निर्णय गरियो ।

(१३) यस नगरपालिकाको नगर कार्यपालिकाको बैठकबाट मङ्गलमणी सतार स्मृति भवन मर्मतका लागि रु ६ लाख बजेट व्यवस्था भएकोमा उक्त प्रतिष्ठानको माग निवेदन बमोजिम सो बजेट उक्त भवन मर्मत तथा कार्यालय सामाग्री खरिदमा खर्च गर्ने गरी उपलब्ध गराउने निर्णय गरियो ।

(१४) अर्जुनधारा नगरपालिका १० नं वडा कार्यालयबाट प्राप्त निवेदन बमोजिम सो वडामा कालिस्थान चौक पानी निकासका लागि प्लम्ब वाल निर्माण हुन विनियोजित बजेट रु १ लाख ५० हजारबाट सोही वडामा विद्युत पोल तार विस्तारमा रु ५० हजार खर्च गर्ने निर्णय गरियो ।

(१५) आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नेपाल सरकारको सडक बोर्ड नेपालमा शहिद राजन गिरी मार्ग मर्मत तथा जलेश्वर मार्गको पिपल चौक- हात्तिकिल्ला सडक मर्मत योजना माग गरी पठाउने निर्णय गरियो ।

(१६) १ नं प्रदेश सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट मिति २०७८/१२/०३ बाट प्रकाशित विशेष अनुदान तथा समपूरक अनुदानका लागि प्रस्ताव आह्वान सम्बन्धि सूचना बमोजिम यस नगरपालिकाबाट आगामी आर्थिक वर्ष २०७९/०८० का लागि निम्न बमोजिम प्रस्ताव पेश गर्ने निर्णय गरियो ।

१. विशेष अनुदान: मिलडाँडा- भाङ्गबारी जोड्ने सडक कालोपत्रे, वडा नं ७

२. समपूरक अनुदान: चाम्लिङ्ग टोल-सालबाडी सडक कालोपत्रे, वडा नं ११

बैठक संख्या १४/०७८/०७९ अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको बैठक मिति २०७८/१२/२२

- (१७) अर्जुनधारा नगरपालिकाबाट प्रस्तावित शनिश्चरे अस्पताल निर्माणका लागि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसारको अस्पतालको लागत अनुमान स्वीकृत गरी नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त अनुदान बमोजिम बहुवर्षीय ठेक्का आह्वान गर्ने निर्णय गरियो ।
- (१८) नगर कार्यपालिकाको मिति २०७८/०७/३० गतेको बैठकबाट प्लम्ब वाल निर्माण तथा पेवर्भ लगाउने २ वटा योजनाका लागि चालु खर्चबाट रु २ लाखका दरले बजेट व्यवस्था गरिएकोमा उक्त योजनाहरूको नगरपालिकाको सम्पूरक कोषबाट भुक्तानी उपलब्ध गराउने निर्णय गरियो ।

निर्णय नं ७ बमोजिम रकम विनियोजन भएका योजना तथा कार्यक्रमहरू

सि.नं.	विवरण	रकम (रु)	कैफियत
१	युथ अफ खुदुनाबारी फुटबल खेल सञ्चालन सहयोग	१०००००	नगर खेलकुद विकासको सहयोग
२	रुद्रप्रसाद लामिछाने औषधोपचार सहयोग	४००००	नगरपालिका सामाजिक सेवा अनुदानबाट रु २५ हजार र वडा विविध खर्चबाट रु १५ हजार
३	पूर्वेली कलाकर संघ कार्यक्रम सञ्चालन सहयोग	३००००	प्रस्तावनामा आधारित
४	रोटरी डिस्ट्रिक्ट कन्फेरेन्स कार्यक्रम सहयोग	२५०००	प्रस्तावनामा आधारित
५	डाङ्ग्रेबाबा सेतिदेवी पाथिभरा धाम साँस्कृतिक महोत्सव सञ्चालन सहयोग	३०००००	प्रस्तावनामा आधारित
६	भद्रकाली मन्दिर कालिझोडा सञ्चालन खर्च सहयोग	१५०००	प्रस्तावनामा आधारित
७	अरुणोदय आ वि वडा नं ७ शैक्षिक भ्रमण सहयोग	४००००	प्रस्तावनामा आधारित
८	वडा नं ११ हाडचोक शान्तीमार्ग सडक खण्डको बिच भागबाट मंगलमणी मार्गमा जोड्ने बाटो ग्राभल	१०००००	वडा नं ११ को कालोपत्रे गर्दा बाँकी रहेको बजेट बाट
९	वडा नं ४ खेलकुद सामाग्री खरिद	५००००	वडा नं ४ को सामाजिक सेवा अनुदान
१०	कृष्ण न्यौपाने औषधोपचार सहयोग (विद्युत दुर्घटनाका घाइते)	१०००००	विपद् व्यस्थापन
११	प्रेमकुमारी फुँयल औषधोपचार सहयोग	१००००	सामाजिक सेवा अनुदान
१२	टिका भट्टराई नेपाल गीत रेकर्डिङ्ग सहयोग	२५०००	सामाजिक सेवा अनुदान
१३	बेगेन्द्र राई औषधोपचार सहयोग	५००००	सामाजिक सेवा अनुदान
१४	लक्ष्मी मा.वि. विद्यार्थीहरूको शैक्षिक अवलोकन भ्रमण	५००००	सामाजिक सेवा अनुदान
१५	बहुभाषिक साहित्य कला केन्द्र लोकबाजा संरक्षण तथा प्रचार प्रसार	२००००	सामाजिक सेवा अनुदान
१६	गौरीशंकर शिवालय मन्दिर निर्माण सहयोग वडा नं १	१००००	सामाजिक सेवा अनुदान

बैठक संख्या १४/०७८/०७९ अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको बैठक मिति २०७८/१२/२२

१७	समिक्षा बागदास घर निर्माण सहयोग	४००००	सामाजिक सेवा अनुदान
१८	विन्ध्यावासिनी सिंहदेवी मन्दिर पुराण सञ्चालन खर्च	२५०००	सामाजिक सेवा अनुदान
१९	खेमप्रसाद खतिवडा औषधोपचार सहयोग वडा नं ९	१००००	सामाजिक सेवा अनुदान
२०	द इस्टर्न मिडिया चलचित्र प्रशारण सहयोग	१००००	सामाजिक सेवा अनुदान
२१	सामुहिक उद्धार तथा उपकार संघको हल जाने बाटोमा ग्राभल	३००००	सामाजिक सेवा अनुदान
२२	मनमाया दाहाल वडा नं १ शौचालय निर्माणका लागि रिङ्ग तथा प्यान सहयोग	ल.इ. बमोजिम	सामाजिक सेवा अनुदान
२३	नेपाल प्रेस युनियन कार्यक्रम सहयोग	२५०००	सामाजिक सेवा अनुदान
२४	जीवनप्रकाश अधिकारी वडा नं ३ औषधोपचार सहयोग	१००००	सामाजिक सेवा अनुदान
२५	अर्जुनधारा-२ प्रेम खनालको घर छेउमा इनार निर्माण	१०००००	स्वच्छ खानेपानी आयोजना

निर्णय नं ८ बमोजिमका योजना तथा कार्यक्रमहरु

सि.नं.	विवरण	रकम (रु)
१	झापा जिल्ला अदालतमा शौचालय निर्माण	३०००००
२	सन्थाल बस्ती पश्चिम प्लम्ब वाल निर्माण	१२५०००
३	अर्जुनधारा संस्कृत वेद विद्यापिठ वाल निर्माण	१०००००
४	सशस्त्र प्रहरी बेस क्याम्प खुदुनाबारीको टिनको छानो मर्मत	५००००
५	कालिमन्दिर वडा नं ११ सालबाडी	२५०००
६	सिद्धार्थ युवा समूह भवन निर्माण सहयोग अर्जुनधारा-१	५००००
७	नगरका विभिन्न स्थानहरुमा विद्युत पोल तथा तार जडान	५०००००
८	नमुना सामुदायिक वन उ स को कार्यालय निर्माण थप रकम	१०००००
९	पानिकल सामुदायिक भवन निर्माण	१०००००

अर्जुनधारा नगरपालिकाको नगर सभाको विशेष अधिवेशनको बैठकमा पेश गरिने प्रस्ताव

१. अर्जुनधारा नगरपालिकाले गत आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिका भित्रका विभिन्न नदीहरुबाट नदीजन्य पदार्थको उत्खनन तथा विक्रीका लागि विभिन्न ३ वटा प्याकेज बनाई ठेक्का आह्वान गरी मिति २०७८/०४/३२ गते सूचना प्रकाशन गरेकोमा सो अनुरूप प्याकेज ३ अन्तर्गत ठूलो नेते खोलाबाट नदीजन्य सामग्री उत्खनन तथा विक्री गर्न प्रगतिशिल निर्माण सेवा, बुद्धशान्ति, झापाबाट रु ३७,६६,२९०/- (सैंतिस लाख छैसठ्ठी हजार दुई सय नब्बे मात्र) कबोल गरी पेश गरेको ठेक्का प्रस्ताव मिति २०७८/०५/२० गतेको नगर कार्यपालिकाको बैठकबाट स्वीकृत भई सो फर्मले कबोल गरेको अंकमा एकमुष्ट बुझाउँदा नियमानुसार प्राप्त हुने १० प्रतिशत छुट रकम सहित बाँकी रकम रु ३३,८९,६७०/- मिति २०७८/०६/०४ गते बुझाई अस्थायी इजाजत लिएकोमा सम्मानित सर्वोच्च अदालतमा नदीजन्य पदार्थको उत्खनन तथा विक्री वितरण रोकिपाउँ भनी मिति २०७८/०६/०२ मा दायर मुद्दा उपर सम्मानित सर्वोच्च अदालतबाट नदीजन्य पदार्थको उत्खनन तथा विक्री वितरण सम्बन्धि काम कारवाही यथास्थितिमा राख्नु भनी आदेश भई सो आदेश मिति २०७८/०६/०४ मा नगरपालिका कार्यालयमा तामेली भएको ।

सम्मानित अदालतको आदेश मुताविक यस कार्यालयबाट सबै ठेकेदारहरुलाई नदीजन्य पदार्थको उत्खनन तथा विक्री सम्बन्धि कामकारवाही नगर्नका लागि सार्वजनिक सूचना गरिएकोमा हालका मिति सम्म पनि उक्त मुद्दाको अन्तिम फैसला हुन नसकेको सन्दर्भमा ठेकेदार प्रगतिशिल निर्माण सेवा, बुद्धशान्ति, झापाले कार्यालयको सूचना बमोजिमको ठेक्का सञ्चालन गर्न नपाएको हुँदा आफुले जम्मा गरेको रकम फिर्ता पाउँ भनी कार्यालयमा निवेदन पेश गरेको ।

सो सम्बन्धमा नगर कार्यपालिकाको मिति २०७८/०४/२४ गतेको बैठकबाट उप प्रमुख श्री कमला खतिवडा आचार्यज्यूको संयोजकत्वमा गठित छानविन समितिको प्राप्त प्रतिवेदनको राय बमोजिम प्रगतिशिल निर्माण सेवालाई ठेक्का सञ्चालन गर्नका लागि २३०० थान रसिद दिइएकोमा उक्त फर्मले रसिद जारी रु २८८४०९।०३ (दुई लाख अठासी हजार चार सय नौ रुपैयाँ तिन पैसा मात्र) रकम संकलन गरेको र बाँकी रसिद सक्कलै फिर्ता गरेको देखिएको, अदालतबाट अन्तिम फैसला हुँदा मुद्दा खारेज वा आदेश भई ठेक्का सञ्चालन गर्न वा नगर्न जुनसुकै प्रकृतिको फैसला आए पनि उक्त ठेक्का सञ्चालन गर्न अब सम्भव नहुने भएकाले प्रगतिशिल निर्माण सेवा, बुद्धशान्तिले बुझाएको रकम रु ३३,८९,६७०/- मा उक्त फर्मले संकलन गरेको रकम रु.२८८४०९।०३ घटाउँदा हुन आउने रकम रु.३९०९२६०.९७ /- (एकतिस लाख एक हजार दुई सय साठि रुपैयाँ सन्तानब्बे पैसा) नगरपालिकाको विभाज्य कोष खाताबाट नगरपालिकाको मूल सञ्चित कोष खातामा स्रोतान्तर गर्ने र नगरपालिकाको आम्दानी जनाई खर्च तर्फ सो बराबरकै रकम अन्य फिर्ता शीर्षकमा बजेट व्यवस्था गरी प्रगतिशिल निर्माण सेवा, बुद्धशान्ति, झापालाई भुक्तानी गर्न र बिल मार्फत आम्दानी भएको रु २८८४०९।०३ प्रचलित प्रदेश कानून बमोजिम विभाज्य कोषबाट मूल्य अभिवृद्धि कर, प्रदेश सरकारसँग बाँडफाँड हुन प्रस्ताव गर्दछु ।

बैठक संख्या १४/०७८/०७९ अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको बैठक मिति २०७८/१२/२२

साथै, सोही प्रकृतिले प्याकेज १ बिरिङ्ग खोलाबाट नदीजन्य पदार्थको उत्खनन तथा विक्रीका लागि जे एण्ड जे निर्माण सेवा दमक झापा र कृष्ण निर्माण सेवा, शिवसताक्षी झापालाई नगरपालिकाको कार्यालयबाट उपलब्ध गराइएको बिल भन्दा अधिक नम्बरका बिल विजकहरु जारी भएको भनी कार्यालयमा प्राप्त उजुरीका सम्बन्धमा कार्यपालिकाबाट गठित छानविन समितिले समेत कार्यालयबाट जारी भएका भन्दा फरक नम्बर भएका बिल भेटेको र यसरी के कति संख्यामा बिल काटियो भन्ने यकिन हुन नसकेकोले थप छानवीनका लागि सिफारिस गरेको हुँदा उक्त विषय उपर थप छानविन हुन जिल्ला प्रशासन कार्यालय झापा तथा जिल्ला प्रहरी कार्यालय झापालाई लेखी पठाउने निर्णय हुन प्रस्ताव गर्ने ।

२. चालु आर्थिक वर्ष २०७८/०७९ को लागि अर्जुनधारा नगरपालिकाको नवौँ नगर सभाबाट स्वीकृत भएका बजेट तथा कार्यक्रम अन्तर्गत दशौँ नगर सभाबाट प्राप्त अख्तियारी बमोजिम नगर कार्यपालिकाको बैठकबाट संशोधन तथा रकमान्तर भएका अनुसुचि (१) बमोजिमका निर्णयहरुलाई समर्थन तथा अनुमोदन हुनका लागि प्रस्ताव गर्ने ।

साथै, चालु आर्थिक वर्ष २०७८/०७९ को स्वीकृत बजेट अन्तर्गत विपद् व्यवस्थापन कोष, सम्पूरक कोष, अनुगमनमा देखिएका योजनाहरुमा बजेट थप, प्रस्तावनामा आधारित कार्यक्रम, सामाजिक सेवा अनुदान लगायतका अवण्डा शीर्षकमा विनियोजित बजेटबाट नगरप्रमुख ज्यू, उप प्रमुखज्यूको निर्णय तथा नगर कार्यपालिकाको विभिन्न मितिको बैठकबाट निर्णय भई विनियोजन भएका योजना तथा कार्यक्रमहरुलाई समर्थन तथा अनुमोदन गर्न प्रस्ताव गर्ने ।

बैठक संख्या १४/०७८/०७९ अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको बैठक मिति २०७८/१२/२२

अनुसुचि(१)

प्रस्ताव नं २ सँग सम्बन्धित

वडा नं	साविक योजना	साविक रकम	संशोधित योजना/ कार्यक्रम	संशोधित रकम
वडा नं ४	पशुपंक्षी च्यापकटर मेसिन खरिद	४०००००	रेडक्रश होलीमा प्लम्ब निर्माण	४०००००
वडा नं ४	खेलकुद	२०००००	दहिझोडा तटबन्धन (गत विगतको दायित्व)	४०००००
वडा नं ४	हिउँदे तरकारीको बिउ वितरण	१५००००	चिलिङ सेण्टर निर्माण	२५००००
वडा नं ४	कला साहित्य	१०००००	चारघरे बालविकास कम्पाउण्ड बाल	२०००००
वडा नं ४	युवा	२०००००	जुकेखाडी स्वास्थ्य इकाइ केन्द्र भवन निर्माण	४५००००
वडा नं ९	अदुवा खोला पुलको दुवैतर्फ तारजाली	२०००००	जुकेखाडी सा.व. साझेदारीमा २ थान इनार जडान रु १६०००० र सा व मा सेतो समेना खरिद रु ७००००	२३००००
वडा नं ३	स्वास्थ्य कार्यालय एनालाइजर मेसिन खरिद,	२५००००	मान भक्त श्रेष्ठको घर पूर्व प्लम्ब निर्माण तथा बाटो मर्मत	८०००००
वडा नं ३	शैक्षिक भ्रमण	२३००००	टिकाराम काफ्लेको घरछेउ इनार जडान रु १२५००० र योगेन्द्र लिम्बुको घर छेउ इनार जडान रु ७५०००	२०००००
वडा नं ३	मान भक्त श्रेष्ठको घर पूर्व कल्भर्ट तथा बाटो मर्मत	८०००००	गैरी गाउँ मुहान मर्मत २००००० र थापा गाउँ मुहान मर्मत १०००००	३०००००
वडा नं ३	बिउविजन खरिद	२०००००	रेडक्रश पश्चिम राधाकृष्ण मन्दिर हुँदै रामपथ जाने बाटो कालोपत्रे रु ३ लाख, वडा कार्यालय पश्चिम कैलासघाट जाने बाटो कालोपत्रे रु २ लाख, दाहाल चौक पूर्व विल्डकन फ्याक्ट्री जाने बाटो कालोपत्रे रु ५ लाख	१०००००
वडा नं ३	कटहरे खोल्सीमा मुहान मर्मत	३०००००	वडा नं १ मा कफर ड्याम निर्माण	१०००००
नगरस्तरीय	वडा नं ७ र ८ मा सार्वजनिक शौचालय निर्माण	१५०००००	ह्युमपाइप खरिद	१५०००००
नगरस्तरीय	नदीजन्य पदार्थ उत्खनन हुने स्थानमा तारजाली तथा तटबन्धन	२५०००००	भेषबहादुर राई वडा नं ११ आवाश निर्माण १ लाख, टेकबहादुर मगर र वृखबहादुर मगरको आवाश निर्माण थप रकम रु १ लाख ५० हजार लाख	२५००००
नगरस्तरीय	युवा लक्षित, डकर्मी तालिम, नेतृत्व विकास तालिम, क्लब प्रवर्द्धन, सिपमुलक तालिम, युवा उद्यमी प्रोत्साहन	५०००००	जुकेखाडी सा व उ स पश्चिम ठाडो बाटो स्तरोन्नतिका लागि थप बजेट	१५००००
वडा नं ७	ह्युम पाइप खरिद	२०००००	दीपक तिम्सिनाको घर छेउमा देवीथान होलीमा बक्स कल्भर्ट निर्माण	४०००००
वडा नं ७	खानेपानी व्यवस्थापन	३०००००	पुष्पलाल मार्गमा प्लम्ब निर्माण वडा नं ७	४०००००
			खानेपानी व्यवस्थापन वडा नं ७	१०००००
जम्मा		८०३००००	जम्मा	८०३००००

बैठक संख्या १४/०७८/०७९ अर्जुनधारा नगरपालिका नगर कार्यपालिकाको बैठक मिति २०७८/१२/२२